



सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
Samudayik Laghubitta Bittiya Sanstha Limited
Banepa-14, Sanga, Kavrepalanchowk

Head Office: Banepa-14, Kavre.
Phone No: 011-662251, 660452
E-mail: info@slbsl.com.np
Web: www.slbsl.com.np

Unaudited Financial Results (Quarterly)

As at the end of Fourth Quarter (Ashadh 31, 2080) of the Fiscal Year 2079/080

Rs. In '000

S. No.	Particulars	This Quarter Ending (Ashadh 31, 2080)	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	1507474.97	1643773.35	1757344.07
1.1	Paid-up Capital	145200.00	132000.00	132000.00
1.2	Reserves and Surplus	74894.58	50128.19	90812.50
1.3	Debtenture and Bond			
1.4	Borrowings	497599.02	559277.48	730200.46
1.5	Deposits (a+b)	559313.66	620744.29	576553.66
	a. Domestic Currency	559313.66	620744.29	576553.66
	b. Foreign Currency			
1.6	Income Tax Liabilities	-	0.00	16202.92
1.7	Other Liabilities	230467.71	281623.38	211574.54
2	Total Assets (2.1 to 2.7)	1507474.97	1643773.35	1757344.07
2.1	Cash & Bank Balance	120890.69	107652.04	82728.42
2.2	Money at call and short Notice	-	-	-
2.3	Investments	101000.00	101000.00	22616.50
2.4	Loans & Advances (a+b+c+d+e+f)	1218510.42	1351699.89	1597035.40
2.5	Fixed Assets	7202.21	8404.06	20781.37
2.6	Non Banking Assets	-	-	-
2.7	Other Assets	59871.66	75017.36	34182.38
3	Profit and Loss Account			
3.1	Interest income	222014.46	157852.93	209086.34
3.2	Interest Expense	128330.82	98148.80	91942.61
A	Net Interest Income (3.1-3.2)	93683.64	59704.13	117143.73
3.3	Fees Commission and Discount	789.99	620.50	1,366.84
3.4	Other Operating Income	12694.58	12182.58	20356.19
3.5	Foreign Exchange Gain/Loss (Net)			
B	Total Operating Income (A+3.3+3.4+3.5)	107168.21	72507.21	138866.76
3.6	Staff Expenses	81580.96	59401.49	65733.86
3.7	Other Operating Expenses	23654.36	15841.02	22237.12
C	Operating profit Before Provision (B-3.6-3.7)	1932.89	-2735.30	50895.78
3.8	Provision for Possible Loss	28044.14	63398.83	5093.28
D	Operating profit (C-3.8)	-26111.25	-66134.13	45802.50
3.9	Non Operating Income/Expenses (Net)	26,742.21	26,712.21	6.00
3.10	Write Back of Provision for Possible Loss	-	-	815.00
E	Profit From Regular Activities (D+3.9+3.10)	630.95	-39421.93	46623.50
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	630.95	-39421.93	46623.50
3.12	Provision For Staff Bonus	57.36		4238.50
3.13	Provision For Tax	172.08		12261.78
G	Net Profit/Loss (F-3.12 -3.13)	401.52	-39421.93	30123.22
4	Ratios			
4.1	Capital Fund to RWA	15.36%	11.35%	11.43%
4.2	Non Performing Loan (NPL) to Total Loan	9.05%	14.21%	5.06%
4.3	Total Loan Loss Provision to total NPL	103.49%	79.31%	110.15%
4.4	Cost of Funds	11.78%	10.88%	8.82%
4.5	CD Ratio (Calculated as per NRB Directives)	217.86%	217.75%	277.00%

Note: If the statutory auditor and supervisory authority notify any remarks to change, the unaudited financial statements could be changed accordingly.

Interest Rate	
1. Deposits : 7.5% Per Annum	2. Loan & Advance : 14% to 15% Per Annum

**धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूचि १४
(नियम २६ को उपनियम (१) संग सम्बन्धित)**

आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक प्रतिवेदन

१. बित्तिय विवरण:

क. यस संस्थाको चौथो त्रैमासिक अवधिको वासलात तथा नाफा/नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख. प्रमुख वित्तीय अनुपातहरु :

प्रति शेयर आमदानी	मूल्य/आम्दानी अनुपात (P/E ratio)	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
०.२८	३४३१.७८	१५१.५८	१,०३८.२१	३७.५६

२. व्यवस्थापकीय विश्लेषण

क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण: लघुवित्त कर्जा लगानीमा कमी हुन गएकोले संस्थाको लगानीमा ररिरहेको कर्जा रकममा कमी भएकोले आम्दानीमा प्रभाव पारेको । कर्जा लगानीमा कमी भएका कारण तरलता अनुपातमा वृद्धि भएकोले कोषमा व्ययभार वृद्धि भईरहेको छ साथै तरलता अनुपातत्रैमासको अन्तसम्ममा व्यवस्थापन गर्न सकिएको र बजारमा बैंक तथा वित्तीय संस्थाहरुको आधार दरमा वृद्धि भएका कारण बाह्य कर्जाको व्याजदरमा वृद्धि हुँदा कोषको लागत बढ्न गएको ।

(ख) आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : राष्ट्रिय स्तरको लघुवित्त संस्थामा परिणत हुन तथा पुँजी वृद्धिमा सक्षम हुन र कार्यक्षेत्र विस्तार हुन यस संस्थाले बनेपा स्थित केन्द्रीय कार्यालय रहेको बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर सम्झौता गरी मर्जरको प्रक्रिया अगाडि बढीरहेकोछ । साथै अन्य जिल्लाहरुमा पनि व्यवसाय प्रवर्द्धन गर्दै जाने र स्वीकृत जिल्ला अन्तर्गत संभावित क्षेत्रमा शाखा विस्तार गरी लघुवित्त कार्यक्रमको पहुँच नपुगेको स्थानहरुमा लघुवित्त सेवा विस्तार गर्ने, सदस्यको सीप क्षमताको मूल्यांकन गरी सुरक्षित कर्जा प्रवाह गरी व्यवसाय वृद्धि गर्ने कर्मचारी दक्षता वृद्धि गर्ने कार्यगत सीप विकास गर्ने, भाखा नाघेको कर्जा असुलीमा विशेष प्राथमिकता दिई असुली गरी भाखा नाघेको कर्जाको दर कम गर्ने । वित्तीय संस्थामा रहेको जनशक्ति तथा यसको उचित व्यवस्थापन, तालिम र समायानुकूल व्यवसायिक योजना तथा रणनीति अपनाई संस्थाले प्रदान गर्ने सेवामा प्रभावकारी र विविधिकरण गर्दै खर्चमा मितव्ययिता अपनाईएको छ ।

(ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : यस संस्थाको नाममा रहेको पाँचखाल स्थित जग्गा विक्रि भई हक हस्तान्तरणको कार्य समाप्त भैसकेको छ । जसका कारण संस्थाको मौज्जात, नाफा नोक्सान, नगद प्रवाहमा सामान्यप्रभाव पारेको छ रनियमन निकायको निर्देशनको पालना गर्दै व्यावसायिक रणनीति अवलम्बन गरिएको छ । एकै कार्यक्षेत्रमा बहुसंख्यक लघुवित्त संस्थाहरुको उपस्थितिले सदस्यहरु बीच कर्जाको दोहोरोपनाको कारण तोकिएको सीमा भन्दा कर्जा लगानी रकम धेरै भई थप रकम लगानी गर्न असमर्थ हुँदा सदस्य पलायन हुने तथा कार्यक्रमको गुणस्तरमा ह्रास आउने कारणहरुले संस्थालाई असर पर्ने जोखिम विद्यमान छ ।

३. कानूनी कारवाहीसम्बन्धी विवरण

(क) यस त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए :

गात्र्या शाखा अन्तर्गत अनियमितताको घटनामा जिम्मेवार पूर्वकर्मचारी रमेशजंग शाह सम्बन्धमा श्रम अदालतबाट फैसला भएको मुद्दा उपर संस्थाले सर्वोच्च अदालतमा उल्लेखको मुद्दा दर्ता गरेको छ ।

(ख) संगठित संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्ध प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए : संस्थाको जानकारीमा आएको छैन ।

(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको वा नभएको : संस्थाको जानकारीमा आएको छैन ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण

क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा : शेयरको मूल्य तथा कारोवार बजारले निर्धारण गर्ने हुँदा शेयरको मूल्य तथा कारोवार प्रति यस संस्थाको व्यवस्थापन तटस्थ छ, तर प्रचलित कानून अनुसार लगानीकर्ता तथा सम्बद्ध निकायहरुलाई उपलब्ध गराउनु पर्ने सूचना तथा जानकारी संस्थाले उपलब्ध गराएको छ ।

(ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोवार भएको कुल दिन तथा कारोवार संख्या :

(नेपाल स्टक एक्सचेन्जको वेबसाईट www.nepalstock.com.np अनुसार)

शेयरको अधिकतम मूल्य	शेयरको न्यूनतम मूल्य	शेयरको अन्तिम मूल्य	कारोवार भएको कुल दिन	कारोवार भएको कुल संख्या
१,१३०	७२८	९४९	६२	३१,०९६

५. समस्या तथा चुनौती

क. आन्तरिक : केही कर्जा असुल हुन नसकी उत्पन्न हुन सक्ने जोखिमलाई कम गर्न दक्ष कर्मचारीहरुको तत्काल व्यवस्था क्रमशः गर्दै लिएकोछ ।

ख. बाह्य : वित्तीय संस्थामा कार्यक्षेत्र, सदस्य र ऋणमा हुने दोहोरोपनाका कारण ऋणग्रस्तताको समस्या र चुनौती सामना गर्नुपर्ने अवस्था रहेको । हालै विभिन्न स्थानहरुमा लघुवित्त पिडित संघर्ष समितिको नाममा समुह कारोवारमा अवरोध तथा समुह सञ्चालन गर्नमा समस्या उत्पन्न भैरहेको अवस्थाका कारण लघुकर्जाहरु समेत डुबन्ने ऋणमा पर्नसक्ने अवस्था सृजना भएको । जसका कारण संस्थाले कर्जा जोखिम व्यवस्थापनमा धेरै मात्रामा व्यवस्था गर्नुपर्ने अवस्था सृजना भएको ।

ग. रणनीति : दक्ष जनशक्तिको विकास गर्न कर्मचारीलाई समय समयमा विभिन्न बैकिङ्ग तालिममा पठाउनुको साथै संस्था भित्र पनि त्यस्ता तालिमको व्यवस्था गरिएको छ । संस्थाले आफ्नो हरेक सेवालालाई ग्राहकमुखी र गुणस्तरीय बनाउँदैलगायतआन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने रणनीति लिएको छ ।

६. संस्थागत सुशासन

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३, नेपाल राष्ट्र बैंक ऐन, २०५८, धितोपत्र ऐन, २०६३ तथा विद्यमान ऐन कानून र अन्य नियमनकारी निकायहरुको निर्देशनको पालना गरी संस्थागत सुशासनको निरन्तर परिपालनाका लागि सञ्चालक समितिले प्रवन्धपत्र, नियमावली, विभिन्न विनियमावली, कार्यविधि, नीति तथा निर्देशनहरु तयार गरी लागु गरिएको छ । सञ्चालक समिति, लेखापरीक्षण समिति, कर्मचारी सेवा सुविधा समिति, जोखिम व्यवस्थापन समिति, सम्पति शुद्धिकरण अनुगमन समिति लगायतका समितिहरुको माध्यमबाट संस्थाभित्र संस्थागत सुशासन कायम गर्न तथा आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन यस संस्था प्रतिबद्ध छ ।

७. सत्य तथ्य सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखको उद्घोष : आजको मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु की मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्तालाई सु-सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाईएको छैन ।